

# सयपत्री फूल खेती प्रबिधी

## (Marigold Flower Cultivation Technology)



फ्लोरिकल्चर एशोसिएसन नेपाल

बत्तिसपुतली, काठमाण्डौ

२०७३

# सयपत्री फूल खेती प्रबिधी

## (Marigold Flower Cultivation Technology)



लेखक  
माधव धिताल  
कल्याणी मिश्र



फ्लोरिकल्चर एशोसिएशन नेपाल

बत्तिसपुतली, काठमाण्डौ

२०७३

प्रकाशक  
**फ्लोरिकल्चर एशोसिएसन नेपाल**  
बत्तिसपुतली-९, काठमाण्डौ, नेपाल  
फोन : ०१४४६५७०४,

Email: fan\_nepal@yahoo.com, fanpal2049@gmail.com  
Website: www.fanpal.org.np, www.nepalfloraexpo.com.np

प्रकाशन : ३००० प्रति

मूल्य रु. ५०।-

संस्करण : २०७३

डिजाइन/लेआउट: सविन महर्जन

प्रिटिङ्ग प्रेस:  
एस टु प्रिन्टरर्स, नयाँ बजार, काठमाण्डौ

© सर्वाधिकार: फ्लोरिकल्चर एशोसिएसन नेपालमा सिमित

# बिषय सूची

क्र.सं.	बिषय	पेज
१.	पृष्ठभुमी	१
२.	परिचय	१
३.	हावापानी र माटो	२
४.	जातहरू	२
५.	कलकत्तिया ओरेन्जको जातीय गुण	३
६.	प्रसारण विधि	४
	१) बीउबाट	४
	२) कटिङ्गः	४
७.	पानीको निकास	५
८.	मलखाद	५
९.	बेर्नादर	५
१०.	सयपत्री फूल लगाउने समय	५
११.	जमिनको तयारी र बेर्ना रोपण	५
१२.	विशेष कार्य	६
१३.	गोडमेल	६
१४.	फूलको टिपाई	६
१५.	कीराहरू	७
	१) गवारो :	७
	२) पातमा सुरुङ्ग बनाउने कीरा :	८
	३) थ्रिप्पस :	८
	४) लाही :	९
	५) सेतो झींगा :	९
	६) रातो मुलसुले :	९
१७.	रोगहरू :	१०
	१) बेर्ना कुहिने रोग :	१०
	२) पातको थोप्ले र डढुवा रोग :	१०
	३) सेतो दुसी/पाउडरी मिलद्यु :	११
	४) फूलको कोपिला कुहिने :	११
	५) फूल कुहिने / बोट्राइटिस रट :	११
	६) दुसीजन्य ओइलाउने रोग :	१२
	७) व्याक्टेरियाजन्य ओइलाउने रोग :	१३
	८) भाईरसजन्य रोग :	१३
१८.	सन्दर्भ श्रोतहरू	१४
१९.	सयपत्री फोटो ग्यालरी	१५

# सयपत्री फूल खेती प्रविधि

## (Marigold Flower Cultivation)

### पृष्ठभुमि

नेपालमा व्यवसायिक पुष्पखेतीको इतिहास धेरै लामो छैन । फूलको प्राकृतिक उत्पादन र प्रयोग आदिम सभ्यताबाटै सुरु भए तापनि व्यवसायिक उत्पादन निकै पछि मात्रै थालनी भएको पाइन्छ । विश्वमा पुष्प व्यवसायको इतिहास केलाउँदा द्वितीय विश्वयुद्ध पछि तीव्रगतिमा अगाडि बढ्दै आइरहेको पाइन्छ । पुष्पखेती बढी गरिने राष्ट्रहरूमा क्षेत्रफलका आधारमा क्रमशः चीन, भारत, जापान, संयुक्त राज्य अमेरिका र नेदरल्याण्ड प्रमुख रहेका छन् भने विश्वमा करिव २ लाख २३ हजार हेक्टरमा यसको खेती हुँदै आएको पाइन्छ । पुष्प व्यवसाय भन्नाले आलडकारिक फूल बिरुवाको उत्पादन, वितरण, उपभोग तथा यससँग सम्बन्धित अन्य क्रियाकलाप पर्दछन् । यसमा कटफ्लावर, लुजफ्लावर, गमलामा रहेका बिरुवा, मौसमी फूल, रंगीविरंगी पात भएका बिरुवा, गाना तथा बित पर्दछन् । नेपालमा पुष्प व्यवसायको इतिहास हेर्दा यकिन समयको अभिलेख नभे टिए तापनि नर्सरीहरूको स्थापना भने २०११ सालमा भएको अनुमान छ । शहरी क्षेत्रमा निजी नर्सरीहरूको बृद्धि क्रम त्यसपछिका वर्षमा हुँदै आए तापनि काठमाडौंका तारे होटलहरूमा २०४० सालपछि फूलको प्रचलन सुरु भएको हो र यसप्रति पुष्प व्यवसायीहरू आकर्षित हुँदै आएका छन् । शहरीक्षेत्र तथा मन्दिर वरपरका इलाकामा पुष्पखेती सम्बन्धी कृषकहरूमा आकर्षण थिए जाँदा यस व्यवसायमा लामेहरूको सझौत्या दिन प्रतिदिन अपेक्षाकृत दिशामा बृद्धि हुनथालेको छ र निजी स्तर बाट २०४९ सालमा नेपाल पुष्प व्यवसाय सङ्घ ९८० को स्थापना भई निजी क्षेत्रका उद्यमीलाई सङ्गठित गराउँदै अघि बढेको पाइन्छ । यसको फलस्वरूप हाल आएर ३८ जिल्लामा ६०० भन्दा बढी निजी नर्सरी स्थापना भइसकेका छन् भने लगभग १५० हेक्टर क्षेत्रफलमा फूलहरूको खेती भएको छ ।

### परिचय

सयपत्री फूल अर्तिथि सत्कार, पुजाआजा र चाडपर्वहरूमा माला बनाई मन्दिरहरूमा थुंगा चढाउनको लागि प्रयोग गरिने फूल हो यो फूल सांग हाम्रो संस्कृति पनि जोडीएको छ । यो दक्षिणी अमेरिका क्षेत्रको रैथाने बिरुवा हो । प्राय जुनसुकै हावापानी तथा माटोमा सजीलै खेतीगर्न सकिने, लामो फूलफूल्ने समय



हुने र आर्कषण फूल हुनाले सयपत्री फूलप्रति किसानहरुको आर्कषण बदौदै गईराखेको छ । ने पालमा सयपत्री फूलप्राय तिहार भाइ टिकामा तथा अन्य चाडपर्बहरुमा मालाहरु बनाउनको लागी, घर भित्र कोठाहरु सजाउनकृ लागी, गमलाको लागी, फुलवारी आर्कसीत गनको लागी तथा विबाहमा कारहरु सजाउन थेरै प्रयोग हुन्छ ।

सयपत्री पासो बालीको रूपमा पनि प्रयोग गर्न सकिन्छ र माटोमा भएको निमाटोडको नोक्सान बाट बालीहरुलाई बचाउन सकिन्छ । सयपत्रीको फूलको पातको भोलबनाई प्रयोग गर्नले लाही, पतेरा जस्ता चुसेर खाने कीराहरुलाई नियन्त्रण गर्न सकिन्छ । सयपत्रीको वीउमा विशेष रसायन हुन्छ यसवाट उच्च मुल्यको रुद रसायन (डाई) बनाउन सकिन्छ ।



नेपालमा सयपत्री फूलको खेती तराई तथा मध्य पहाडका जिल्लाहरुमा सफलता पुर्वक गर्न सकिन्छ र धनुषा जिल्ला यस फूल खेतीको लागी अग्र स्थानमा आउँछ ।

## हावापानी र माटो

सयपत्रीको खेती समुद्री सतहबाट १५० मिटर देखि २००० मिटर सम्म सफलता पूर्वक गर्न सकिन्छ । यो खेती गर्न प्रशस्त प्राज्ञारिक पदार्थ भएको बलौटे दोमट माटो राम्रो हुन्छ । माटोको पि.एच. ५.५-६.५ सम्म राम्रो मानिन्छ । साउन देखि मंसीर सम्म बाहिरकै अवस्थामा सयपत्रीको सफलतापुर्वक खेती गर्न सकिन्छ भने उच्च पहाड र मध्य पहाडमा बढी चिसो र तुषारोका कारण वे मौसममा उत्पादन लिनको लागि विशेषगरी मरिसर देखि वैशाखको बीचमा प्लाष्टिक टनेलभित्र मात्र यसको खेती गर्न सकिन्छ । सयपत्रीको खेतीको लागि १५ देखि २५ डिग्री सेल्सियस तापक्रममा विरुनाको राम्रो वृद्धि हुने र फूल चाँडै फुल्ने गर्दछ ।

## जातहरु

सयपत्रीका जातहरु मध्य अफ्रीकन सयपत्री (*Tagetes erecta*) र फ्रेन्च सयपत्री (*Tagetes petula*) उत्पादनका लागी महत्वपूर्ण छन् । अफ्रीकन सयपत्रीको बोट अल्लो हुने, फूलहरु ढूला हुने हुन्छन र यस्ताई खासगरि मालाहरु बनाउन, कारहरु सजाउन, कोठाहरु सजाउन प्रयोग गरिन्छ भने फ्रेन्च सयपत्रीको वोट होचो हुने (३० से.मी.), कम फूल फूल्ने भएकोले वगै चाहरुमा, गमलाहरु सजाउन बढी प्रयोग हुन्छ ।

अफ्रीकन सयपत्री	
जाडो समय	कलकत्तिया ओरेन्ज, अफ्रीकन जायन्ट, टाइगर, अफ्रीकन जायन्ट डवल ओरेन्ज, पुसा बसन्ती गेन्दा, पुसा नारनीनी गेन्दा
गर्मी समय	क्रेक ज्याक र स्थानीय
बर्खे समय	अफ्रीकन जायन्ट टप एलो, अफ्रीकन जायन्ट टप ओरेन्ज, जाफी, लड्डु गेन्दा, अफ्रीकन एलो, क्लाइमेक्स, गोल्डेन एज
फ्रेन्च सयपत्री	
पुसा अरपिता, भ्यालेन्सीया, रस्टी रेड, वटर स्कोच	

## कलकत्तिया ओरेन्जको जातीय गुण

बोटको उचाई	: ९२.७ सेन्टीमिटर (१ मिटर भन्दा कम)
बोटको फैलावट	: ९३.४ सेन्टीमिटर (१ मिटर भन्दा कम)
फूलको रंग	: सुन्तला रंगको
हाँगाका संख्याहरू	: ८-१० वटा
५०% फूल फुल्न शुरु दिन	: ४५ दिन (बेर्ना रोपेको दिन देखि)
पहिलो फूल टिपाई	: १०५ दिन (बेर्ना रोपेको दिन देखि)
अन्तिम फूल टिपाई	: २२५ दिन (बेर्ना रोपेको दिन देखि)
फूल फुल्ने अवधि	: १२० दिन (बेर्ना रोपेको दिन देखि)
फूलको एउटा थुंगाको तौल	: ५० ग्राम
फूलको संख्या प्रति बोट	: २६५.५
फूलको उत्पादन/बोट	: १.५१ किलोग्राम (४ माला)

## प्रसारण विधि

### १. बीउबाट

सयपत्री फूललाई सजीलै संग विउ बाट प्रसारण गर्न सकिन्छ । सयपत्रीको विउ १८ देखि ३० डिग्री सेल्सीयसको तापक्रम भएको अवस्थामा राम्रो हुन्छ । यदि बखाको समयमा नर्सरी व्याड बनाउने हो भने नर्सरीलाई १५ से.मी. उचाई गरेर बनाउनु पर्दछ जस्ते गर्दा धैरै भएको पानी तर्कीए जान सकोस । विउ रोप्दा धैरै बाकलो गरेर लगाउनु हुदैन जस्ते विरुवामा बेर्ना कुहिने रोग लाग्न सक्दछ । विउ रोपेको २५ देखि ३० दिनमा बेर्ना सार्नको लागि उपयुक्त हुन्छ ।



सयपत्री फूलको सिड



बेर्ना



सयपत्री विरुवा प्रसारणका लागि तयार



### २. कटिङ्ग

सयपत्रीमा कटिङ्ग धैरै प्रकारले गर्न सकिन्छ; जस्तै हाँगाको कटिङ्ग, कमलो डाँठको, मध्यम डाँठको कटिङ्ग लिन सकिन्छ ।



कटिङ्ग सयपत्री विरुवा

## पानीको निकास

जमिनको चारै तर्फ ३० सेन्टीमिटर गहिरो, ३० सेन्टीमिटर चौंडाईको कुलेसोको व्यवस्था मिलाउनु पर्छ यदि निकासको व्यवस्था नभएमा यस फूलको जरा कुहिएर जाने हुन्छ ।

## मलखाद

सयपत्री फूल खेती गर्दा राम्रो पाकेको गोबरमल १००० देखि १२०० डोको र २०० किलो ग्राम नाइट्रोजन, ८० किलो ग्राम फसफोरस र ८० किलोग्राम पोटास प्रति हेक्टरका दरले राख्नु पर्छ । नाइट्रोजनको आधा मात्रा र फसफोरस र पोटासको पुरा मात्रा बेर्ना सार्ने समयमा प्रयोग गर्नु पर्दछ र बाकी आधा भाग नाइट्रोजनको मात्रा दुईपटक, वेर्ना सारेको ३० र ६० दिनमा प्रयोग गर्नु पर्दछ ।

## बेर्नादर

सयपत्री फूलको बेर्ना करिब ४० ह ४० सेन्टीमिटर ढ्याड देखी ढ्याड र बोट देखि बोटको दूरी कायम गरी ढ्याडको उचाई १०-१५ सेन्टीमिटर हुनुपर्दछ । प्रतिरोपनी विरुवा १२००-१३०० अवस्यक पर्दछ । सरदर ८०० देखि १००० ग्राम वित्र प्रति हेक्टर जग्गाको लागी आवस्यक पर्दछ ।

## लगाउने समय

सयपत्री फूल वर्षै भरी लगाउन सकिन्छ । जाडोयाममा उत्पादन लिनको लागि कार्तिकमा बित्र रोपेर मंसिरबाट बेर्ना सार्न सकिन्छ, त्यसै गरि गर्मी समयको लागी माघमा बित्र रोपेर फाल्गुन महिनामा वेर्ना सार्न सकिन्छ र बर्खे समयको लागी असारमा वित्र रोपेर साउनमा बेर्ना सार्न सकिन्छ । बढी तुषारो हुने ठाउँमा यसको खेती गर्न कठिनाई हुन्छ ।

### सयपत्री फूल लगाउने समय

फूल फूल्ने समय	वीउ लगाउने समय	बिरुवा सार्ने समय
जाडो समय	कार्तिक	मंसीर
गर्मी समय	माघ	फाल्गुन
बर्खे समय	असार	साउन

## जमिनको तथारी र बेर्ना रोपण

जमीनलाई २-३ पटक खनजोत गरी माटो मसिनो बनाउने र बेर्ना रोप लाइनमा कुलेसो वा प्वाल बनाई पाकेको गोबरमल १ किलोग्रामका दरले राख्ने र बेर्ना रोप्ने । सयपत्री फूलमा डढुवा रोगको समस्या आउने गरेकाले बेर्ना रोपेको १० दिन भित्रै डायथिन एम ४५ वा अन्य कुनै हुसीनासक विषादी २ ग्राम प्रति लिटर पानीमा मिसाई फूलको अवधिभरी २ चोटी स्प्रे गर्नु पर्दछ र यसो गर्नाले उत्पादन बढी लिन सकिन्छ ।

## विशेष कार्य

अफ्रीकन जातको सयपत्रीको बिरुवा अलो (९० से.मी.) हुने भएकोले हांगाबिंगाहरु कम हुन्छन, त्यसैले बिरुवा सरेको ३० दिनपछि टुप्पोलाई चुंडेर फालीदिनु पर्दछ । यसो गर्नाले हांगाबिंगाहरु बढी हुने, बिरुवाको फैलावट बढी र होचो बिरुवा भई एकै नासका धेरै फूलहरुको उत्पादन लिन सकिन्छ । यदि माटोको अवस्था राम्रो छ भने दुई पटक अर्थात बेर्ना सरेको ३० र ४० दिन पछि टुप्पोलाई चुंडेर फालीदिन सकिन्छ र यसो गर्दा अझ उत्पादन बढाउन सकिन्छ । फे न्च प्रकारको सयपत्रीको बोट होचो हुने भएकोले यो कार्य गर्नु पर्दैन । उत्पादन बढाउन तथा गुणस्तर प्रीय फूल फूलाउनको लागी हर्मोनहरु जस्तै न्घ्य, बाह्यल, न्वयधतज च्छतबचमभलतक हरुको प्रयोग गर्न सकिन्छ ।

## गोडमेल

बेर्ना रोपेको २०—२२ दिनमा खेतमा आएको भारको अवस्था हेरी गोडमेल गर्नु पर्दछ । कुनै कुनै बिरुवामा कोपिला लागेको भए उक्त कोपिला चिमटेर हटाई दिनु पर्दछ । यसरी कोपिला हटाई दिँदा बोट इयाङ्गिएर राम्रो सँग फैलीन्छ ।

## फूलको टिपाई

फूल टिप्ने अवस्थाले फूलको गुणस्तर निर्धारण गर्ने हुनाले सयपत्रीको फूल राम्ररी फक्ती सकेपछि टिप्नु पर्दछ । फूल टिप्दा घाँम अस्ताइसकेपछि वा घाम नलाए बिहानको समयमा डाँठ सहित टिप्दा फूलको गुणस्तर लामो समय सम्म राम्रो हुन्छ । अफ्रीकन सयपत्रीको थुंगा एक साइजको फुले भएकोले मालाका लागि एकदम उपयुक्त मानिन्छ र बजार मूल्य पनि राम्रो हुन्छ । सामान्यतया अफ्रीकन सयपत्रीको फूलको उत्पादन १२५ देखि १५० कुन्टल प्रति हेक्टर हुन्छ भने फ्रेन्च सयपत्रीको फूलको उत्पादन ८० देखि १२० कुन्टल प्रति हेक्टर हुन्छ ।





## किराहरु

### १ गवारो :

कीराको गवारो वा लाभ्रेले सयपत्रीको पात, कोपिला र फूलमा क्षति पुच्याउदछ। यो कीरा हरूले कलिलो बेनिको डाँठ काटेर समेत नोक्सानी गर्दछ। सानो अवस्थामा लाभ्रेहरूले पातको तल्लो सतहबाट हरियो पदार्थ कोत्रे खान्छन्, अलिक ठुलो भएपछि भने यिनीहरूले पातका साथै कोपिलामा दुलो पारेर खान्छन्। फूलमा आक्रमण गरेको अवस्थामा फूलमा गवारोको विष्टाहरु दे छन सकिन्छ। पुष्पदलहरु झार्दछन् र फूल नष्ट हुन्छ।

### व्यवस्थापन :

- सयपत्री खेती वरपरका भारपात एवं भाडीहरु (गवारोको आश्रयस्थल) नष्ट गर्ने।
- खेतको सरसफाईमा ध्यान पुच्याउने।
- गवारोलाई हातले टिपेर नष्ट गर्ने।
- लाभ्रेहरु माटोमा लुकदछन र त्यही अचल अवस्थामा जान्छन यो कीरा बढी लागेका बेला खेत बारीमा पानी पटाउनसके यिनीहरूको केही हदसम्म नियन्त्रण हुन्छ।
- जैविक विधि अन्तर्गत विटिको प्रयोग साथै प्राकृतिक नियन्त्रण विधि: कीरामा भाइरस जन्य रोग, परजिवी र परभक्षीको प्रयोग गर्न सकिन्छ
- निम्मा आधारित कीटनाशक पदार्थहरु प्रयोग गर्ने।
- साइपरमेश्वीनक्लोरोपाइरिफस वा डेल्ट्रामेथिन वा फिप्रोनिल वा ट्रायजोफस वा कार्टप हाईड्रोक्लोराईड ढर्ने।

## २ पातमा सुरुङ्ग बनाउने कीरा :

यो सयपत्रीको एक मुख्य हानिकारक कीरा हो । नयस्क अवस्थाको पोथी कीरा भर्ँिगाहरूले पातमा छिद्र/प्वाल पारी रस चुस्दछ साथै फुल पनि पार्दछ । ती फुलहरुबाट मसिना औसा (Maggot) निस्की पातको माथिल्लो भागमा नागवेली सुरुङ्गहरु बनाउदछ, जुन पातमा लेखे को जस्तो देखिन्छ । पुरानो पातहरुमा पहिले आक्रमण गर्दछ । भर्ँिगा लागेको पातहरु रोगाउदछन् ।

### व्यवस्थापन :

- स्वस्थ विरुवा हुर्काउने ।
- उचित सिंचाई व्यवस्थापन गर्ने ।
- क्षति भएका पातहरु टिपेर हटाउने ।
- कीराको क्षति सहनसक्ने जात लगाउने ।
- कीटनाशक विषादीहरु : ट्रायजोफस वा कार्टप हाईड्रोक्लोराइड छर्ने ।



## ३ थ्रिप्स :

थ्रिप्सले सयपत्रीको कलिला पातहरु चुस्दछन् । सयपत्रीको फूलले थ्रिप्सलाई आकर्षण गर्दछ । थ्रिप्सले फूलको पत्रदलहरुमा कोर्तदछन् र रस चुसी धर्का, दागहरु वा खैरो धब्बा बनाउदछ । फूलको कोपिला तथा फूल विर्गादछ । थ्रिप्सले आक्रमण गरेको फूल राम्रो संग खुल्न सक्दैन । पातमा आक्रमण भएमा विरुवाका पातहरु खुम्चन्छन् वा बटारिन्छन् । यसका प्रकोपका कारण विरुवा बढन सक्दैन ।

### व्यवस्थापन :

- थ्रिप्स कीराको क्षति सहन सक्ने स्वस्थ विरुवा हुर्काउने ।
- एकीकृत शत्रुजीव व्यवस्थापन गर्ने ।
- वरपरका भारपात हटाउने ।

- सरसफाईमा ध्यान दिने ।
- निममा आधारित कीटनाशक पदार्थहरु प्रयोग गर्ने ।
- यसको नियन्त्रणको लागि ईमिडाक्लोरोपिड वा एसिफेट + ईमिडाक्लोरोपिड वा थायामे थोक्साम प्रयोग गर्ने ।



## ४ लाही :

लाही कीराले विरुवाको विभिन्न भागहरूवाट रस चुस्दछ । लाहीको माउ र बच्चा दुबैले कलिला पातहरूको तल्लो सतहमा बसेर रस चुस्दछ । पात पहेलो र गुजुमुज्जर्दछ । लाहीहरूले गुलियो पदार्थको दिसा गर्दछ, जसमा दुसी लागेर विरुवाको सतहमा कालो बनाउछ ।



### व्यवस्थापन :

- विभिन्न प्रकारका प्राकृतिक शत्रुहरूले लाही कीरालाई नाश गर्दछन् । जस्तैः लेडि बर्ड बिटल
- दैहिक विषादी डाईमेथोएट, ईमिडाक्लोरोपिड प्रयोग गर्ने ।
- पहेलो पासोको प्रयोग गर्ने ।

## ५ सेतो भींगा :

सेतो भींगा बयस्क कीराको शरीर पहेलो र पखेटा सेता हुन्छन् । कीराले पातको तल्लो भागमा बसी रस चुस्दछ । यस कीराले धेरै थरीका भाईरस रोगहरु सार्दछन् ।

### व्यवस्थापन :

- रोकथामका लागि निममा आधारित कीटनाशक प्रयोग गर्ने ।
- दैहिक विषादी डाईमेथोएट वा ईमिडाक्लोरोपिड वा डायफेनाथियुरोन प्रयोग गर्ने ।

## ६ रातो सुलसुले :

सुलसुले सयपत्री खेतीको एक मुख्य शत्रु हो । सुलसुलेहरु ज्यादै साना प्राणी हुन् यीनीहरु कीरासंग सम्बन्धित छन् तर कीरा हैनन् । सुलसुलेको शरीर गोलो वा लाम्चो हुन्छ । बयस्क अवस्थामा यिनका चार जोर (आठ वट) खुट्टा हुन्छन् र यिनको मुखाकृति सियो जस्तो तिखो हुन्छ, जसको सहायताले जालो बनाउदछ । यिनीहरूले विरुवाको पातबाट रस चुस्दछन् । यिनले खाएको

ठाँउमा मसिना सेता खेरा दागहरु देखिन्छन् । बोटको वृद्धि रोकिन्छ, उत्पादन कम वा शुन्य हुन्छ । सुखखा मौषम भएमा यसको प्रकोप र क्षति बढ्दछ ।



#### व्यवस्थापन :

- सिंचाइको राम्रो प्रवन्ध गर्ने ।
- नियन्त्रण गर्ने प्रोपार्जाईट वा डाइकोफोल वा स्पाईरोमेसिफेन वा एवामेक्टिनयुक्त सुलसुलेनासक बिषादी प्रयोग गन

## रोगहरू :

### १) बेर्ना कुहिने रोग :

सयपत्रीको नसरी ब्याडमा वा भखरै सारेको कलिलो बेर्ना कुहिने, गल्ने र मर्ने हुन्छ । नसरी ब्याडमा केही भर्खरका बेर्ना माटो बाहिर ननिस्कदै मर्दछन भने केहीमा माटो बाहिर आइसकेको बेर्नाको माटोबाट छुट्टिने काण्डमा पानीले भिजेको जस्तो खैरो धब्बा देखिन्छ । त्यस भाग नरम हुन्छ । बोट कमजोर हुन्छ र रोगी बेर्ना लड्दछन् ।

#### व्यवस्थापन :

- कार्बेन्डाजिम २ ग्राम प्रति केजी बीउका दरले बीउ उपचार गर्ने ।
- नसरीमा बीउ बाक्लो नछर्ने, पानीको निकासको व्यवस्था मिलाउने ।
- रोग रहित माध्यममा बेर्ना तयार गर्ने साथै नाइट्रोजनको धेरै प्रयोग नगर्ने ।
- बीउ छर्नु अगावै नसरी ब्याडको माटो फर्मालिन (२%) प्रयोग गरि निर्मुलीकरण गर्ने ।
- ब्याडमा रोगको लक्षण देखिनासाथ कार्बेन्डाजिम वा म्यानकोजेव पानीमा मिसाई ड्रेन्चजङ्ग गर्ने । बेर्ना सार्ने बितिकै कार्बेन्डाजिमयुक्त दुसिनाशक बिषादी प्रयोग गर्ने ।



### २) पातको थोप्ले र डढ्वा रोग :

यो रोग सयपत्रीमा विभिन्न दुसीहरूले गर्दा लाग्दछ, मुख्यतः अल्टरनेरिया, सेप्टोरिया र

सर्कोस्पोरा हुन । अल्टरनेरिया दुसीले गर्दा सयपत्रीको पात तथा डाँठमा गोलाकार वा अनियमित आकारको चक्का चक्का भएको खैरो धब्बा लाग्दछ । सेप्टोरिया दुसीले शुरुमा तल्ला पातहरूमा पानीले भिजेको जस्तो साना गोलाकार दागहरू देखिन्छ । पछि ती थोप्लाहरू बढ्दै जान्छन, ती थोप्लाहरूको किनारा गाढा खैरो हुन्छ भने बीचमा थेप्चिएको सेतो वा खरानी रङ्गको हुन्छ । रोगी पातहरू सुकेर झर्दछन् ।

**व्यवस्थापन :**

- उचित मलखाद र सिंचाई प्रयोग गरि स्वस्थ र बलियो बोट हुर्काउने
- स्वस्थ बीउको प्रयोग, बीउ उपचार गर्ने ।
- रोग निरोधक जात लगाउने ।
- खेतको सरसफाईमा ध्यान पुऱ्याउने ।
- दुसीनासक विषादी हेक्जाकोजोल वा क्लोरोथालोनिल प्रयोग गर्ने ।

**३) सेतो दुसी/पाउडरी मिल्ड्यु :**

पातमा सेतो खरानी जस्तो लक्षण देखा पर्दछ र धेरै प्रकोप भएमा डाँठ समेतमा लक्षणहरू दे खा परी पातहरू सुकद्धन् ।



**व्यवस्थापन :**

- खेतवारी सफा राख्न रोग लागेको पातहरू र भारहरू नष्ट गर्ने ।
- डिनोकाप (काराथेन) वा कार्बोन्डाजिम (बेभिष्टन) पानीमा मिसाई पातहरू राप्ररी भिज्ने गरी छर्ने । वा ट्राईडेमर्फ (क्यालिकिजन) प्रयोग गर्ने ।

**४) फूलको कोपिला कुहिने :**

फूलको कोपिलामा खैरो धब्बाहरू देखा पर्दछ । फूलको पत्रदल र पुष्प काण्ड समेतमा लक्षण देखा पर्दछ । पुष्पदलहरू खैरो हुन्छ रोगी कोपिला फक्रन सक्दैनन् र कोपिला सुकद्ध ।

**व्यवस्थापन :**

- नियन्त्रणका लागि म्यानकोजेवयुक्त दुसीनाशक प्रयोग गर्ने ।

**५) फूल कुहिने / बोट्राईटिस रट :**

फूलको पुष्पदलहरूमा सानो सानो खैरो धब्बा देखिन्छ । पछि सबैतर फैलिएर फूल नष्ट हुन्छ । उच्च आर्दता भएको मौसम यो रोगका दुसीहरूका लागि उपयुक्त हुन्छ, रोगको प्रकोप बढ्दछ ।



#### व्यवस्थापन :

- खेतवारीको सरसफाईमा ध्यान दिने ।
- मरेका र सुकेका हाँगाविंगा, पातहरु बोट र खेती वरपरबाट हटाउने ।
- प्रोफिनेवयुक्त दुसीनासक विषादी प्रयोग गर्ने ।

#### ६) दुसीजन्य ओईलाउने रोग :

सुरुमा बोटको तल्ला पातहरु पहेंला हुन्छन् र पछि माथिल्ला पातहरु पनि पहेलिई मर्दछन् । बोटहरु ओईलाउदछ । रोगी बोटको डाठ चिरेर हेर्दा भित्र खैरो भए नष्ट भएको हुन्छ । रोगी बोटको जरा र बोटकै वृद्धि रोकिन्छ र अन्तमा सम्पूर्ण बोट मर्दछ । यो रोग लागि सके पश्चात नियन्त्रण गर्ने कठिन हुन्छ किनकि रोग लाग्ने कारक दुसी माटोमा रहन्छन् ।

#### व्यवस्थापन :

- रोग रहित बीउ, रोग निरोधक जात प्रयोग लगाउने ।
- बीउ र माटोको उपचार गर्ने ।
- पानीको उचित निकास गर्ने ।
- वाली चक्र अपनाउने ।
- नर्सरीमा पुराना बालीको अवशेष नष्ट गर्ने ।
- रोग लागि सकेको बोट उखेल्ने ।
- उचित मलखाद र सिचाई प्रयोग गर्ने ।
- जरामा चोट पटक नलगाउने ।
- बचाउका लागि बेर्ना सार्नु अगाडी दुसीनासक विषादी
- कार्वेन्डाजिमको घोलमा जरा दुबाएर बेर्ना उपचार गरि रोग्ने ।
- कार्वेन्डाजिम वा कार्वेन्डाजिम र म्यानकोजेवयुक्त दुसीनाशक पानीमा मिसाई ड्रेन्चड गर्ने ।

## ७) व्याक्टेरियाजन्य ओइलाउने रोगे :

सुरुमा बोटको माथिल्लो भाग अनि तल्लो भाग ओइलाउदछ। रोगी बोटको डांठहरु भित्र खेरो भएर नष्ट हुन्छ। बोटहरु सर्लिक ओइलाएको पाइन्छ। (रोगी बोटको डांठ काटेर सिसाको गिलासमा राखिएको सफा पानीमधुवाउदा काटेको भागवाट सेतो संकाणुहरुको फिंज जस्तो निस्के को देख्न सकिन्छ।)

### व्यवस्थापन :

- रोग निरोधक जात लगाउने।
- रोग मुक्त बीउ लगाउने।
- वाली चक्र अपनाउने।
- व्याक्टेरिया नभएको जमिनमा मात्र वेर्ना लगाउने।
- रोगी बोटहरु उखेलेर नष्ट गर्ने।
- बचाउका लागि सफ्टगार्ड वा स्ट्रेप्टोमाईसिन सल्फेट+टेट्रासाईक्लिन हाईड्रोक्लोराईड प्रयोग गर्ने।

## ८) भाईरसजन्य रोग :

- रोगी बोटको पातहरु पहेलो रङ्गको, छिरबिरे, ससाना, घुम्हिएको हुन्छ। बोटको टुप्पाहरुमा गुजमुजिएको लक्षण देखा पर्दछ। बोटको बृद्धि रोकिन्छ।
- भाईरसजन्य रोग लागि सकेपछि नियन्त्रण गर्न सकिदैन।
- रोग फैलिन नदिन लाही, श्विप्स, सेतो झींगा, सुलसुले तथा अन्य चुस्ने कीराहरुको नियन्त्रण गर्नुपर्छ। कीराहरुको नियन्त्रणको लागि दैहिक विषादी प्रयोग गर्ने।
- रोग लागिसकेको बोट उखेलेर नष्ट गर्ने।
- झारपात नियन्त्रण गर्ने।
- रोग सहनसक्ने जात लगाउने।
- बचाउका लागि सफ्ट गार्ड वा अन्य रोग निरोधक तत्वहरु प्रयोग गर्न सकिन्छ।



### सन्दर्भ श्रोतहरु (Source of Reference)

- Adhikari, D. 2010. Response of Marigold (*Tagetes erecta*) to winter planting in Chitwan, Nepal. Report draft unpublished.
- Sharma, A. K., R. Sharma, Y. C. Gupta and G. Sud. 2003. Effect of planting time on growth and flower yield of marigold (*Tagetes erecta*) under sub-montane low hills of Himachal Pradesh. Indian Journal of Agricultural Sciences. 73 (2) : 94-6.
- अनिल कुमार आचार्य। २०६७। सयपत्री फूलमा लाग्ने डदुवा (सेप्टेरिया) र फूल खेतीमा लाग्ने विभिन्न रोगहरुको पहिचान र व्यबस्थापन। पुष्प मेला २०६७ विषेशाङ्क। पुष्प व्यबसायी संघ। काठमान्डौ, नेपाल। पेजहरु ३५-४१।

## सयपत्री फोटो ग्यालरी







## फ्लोरिकल्चर एशोसिएसन नेपाल

बत्तिसपुतली-९, धोबीखोला, काठमाण्डौ, फोन: ९७७-१-४४६५७०४

ईमेल: fan\_nepal@yahoo.com, info@fanepal.org.np

[www.fanepal.org.np](http://www.fanepal.org.np), [www.nepalfloraexpo.com.np](http://www.nepalfloraexpo.com.np)